

राष्ट्रिय स्वास्थ्य बीमा गरिएका सबै व्यक्तिहरूको लागि

नयाँ कोरोनाभाइरसको प्रभावले गर्दा,
निम्न योग्यताहरू पूरा हुनेहरूले
बीमा शुल्कको छुट पाउन सक्छन्।

【बीमा शुल्कको छुट लागू हुने व्यक्तिहरू】

① नयाँ कोरोनाभाइरसले गर्दा परिवारमा मुख्य पैसा कमाउने व्यक्ति मृत्यु भएको वा गम्भीर बिरामी परेको परिवार

⇒ बीमा शुल्कको पूरा छुट पाउन सक्छ

② नयाँ कोरोनाभाइरसको प्रभावले गर्दा परिवारमा मुख्य पैसा कमाउने व्यक्तिको आय कम हुने (※) आशा गरिएको परिवार

⇒ बीमा शुल्कको छुट पाउन सक्छ

※ बीमा शुल्कको छुट पाउन चाहिने योग्यताहरू

परिवारमा मुख्य पैसा कमाउने व्यक्तिको बिषयमा,

- (1) व्यवसाय आय वा तलब आय जस्ता आयको प्रकार अनुसार छुट्याएर हेर्दा तीमध्ये एउटा किसिमको आय गत वर्षको तुलनामा 30% वा बढी घट्ने आशा गरिएको हुनुपर्छ
 - (2) गत वर्षको जम्मा आय 1 करोड येन वा कम हुनुपर्छ
 - (3) कम हुने आशा गरिएको एक किसिमको आयबाहेक अरू आयहरूको जम्मा रकम 4 लाख येन वा कम हुनुपर्छ
- नोट: आवेदनको लागि आयलाई प्रमाणित गर्ने कागजात चाहिन्छ।

○ बीमा शुल्कको छुट रकम को हिसाब, छुट पाउन लायक बीमा शुल्क (A×B/C) लाई छुट हुने रेटले (D) गुणन गरेर गरिन्छ।

छुट लागू हुने बीमा शुल्क (A×B/C)

A: परिवारमा बीमा गरिएका सबै व्यक्तिहरूको हिसाब गरिएको बीमा शुल्क

B: परिवारमा मुख्य पैसा कमाउने व्यक्तिको कम हुने आशा गरिएको आयको गत वर्षको आय

C: परिवारमा मुख्य पैसा कमाउने व्यक्ति तथा परिवारमा बीमा गरिएका सबै व्यक्तिहरूको गत वर्षको जम्मा आय

जम्मा आय अनुसारको छुट हुने रेट (D)

30 लाख येन अथवा कम : 100 प्रतिशत

40 लाख येन अथवा कम : 80 प्रतिशत

55 लाख येन अथवा कम : 60 प्रतिशत

75 लाख येन अथवा कम : 40 प्रतिशत

1 करोड येन अथवा कम : 20 प्रतिशत

※ परिवारमा मुख्य पैसा कमाउने व्यक्तिको व्यवसाय समाप्त गर्दा वा बेरोजगारी हुँदा गत वर्षको जम्मा आय जतिसुकै होस्, बीमा शुल्क पूरा छुट हुन्छ।

आवेदन 31 मार्च 2023 सम्म पुग्नेगरी दिनुपर्छ।

नाकानो-कु, बीमा चिकित्सा विभाग, योग्यता र कर लगाउने खण्ड

फोन: 03-3228-5511 ई-मेल ठेगाना: hokeniryo@city.tokyo-nakano.lg.jp

होमपेजमा पनि सम्बन्धित जानकारी राखिएको छ। ("中野区" "国保" "コロナ" टाइप गरेर खोज्नुहोस्)

<https://www.city.tokyo-nakano.lg.jp/dept/217500/d028964.html>